

# Rom

## Chapter 14

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Τὸν δὲ ἀσθενοῦντα τῆ πίστει, προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις  
त्यो तर कमजोर मा विश्वासमा स्वीकार-गर न को-निम्ति विवादहरूको  
[G3588](#) [G1161](#) [G0770](#) [G3588](#) [G4102](#) [G4355](#) [G3361](#) [G1519](#) [G1253](#)

द्विवाक्यस्य.

तर्कहरूको

[G1261](#)

कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्ठ्यारु अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर।

- 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα; ὁ δὲ ἀσθενῶν, λάχανα ἐσθίει.  
कोहीले एकातिर विश्वास-गर्छ खान सबै त्यो तर कमजोरले सागपात-मात्र खान्छ  
[G3739](#) [G3303](#) [G4100](#) [G5315](#) [G3956](#) [G3588](#) [G1161](#) [G0770](#) [G3001](#) [G2068](#)

आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोचन सक्छ कि ऊ खाली साग-सब्जी मात्र खान सक्छ।

- 3 ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω; ὁ δὲ μὴ ἐσθίων,  
जो खान्छ त्यो नहिँ खानेलाई न तुच्छ-मान्नेगरा जो तर नहिँ खानेले  
[G3588](#) [G2068](#) [G3588](#) [G3361](#) [G2068](#) [G3361](#) [G1848](#) [G3588](#) [G1161](#) [G3361](#) [G2068](#)

τὸν ἐσθίοντα μὴ κρινέτω: ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο.

त्यो खानेलाई न न्याय-गर्नेगरा त्यो परमेश्वरले किनभने उसलाई स्वीकार-गर्नुभएको-छ

[G3588](#) [G2068](#) [G3361](#) [G2919](#) [G3588](#) [G2316](#) [G1063](#) [G0846](#) [G4355](#)

अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ।

- 4 σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην? τῷ ἰδίῳ κυρίῳ, στήκει  
तिमी को हौं जो न्याय-गर्छौं अर्काको दासलाई आफ्नै आफ्नै मालिकसामु खडा-रहन्छ  
[G4771](#) [G5101](#) [G1510](#) [G3588](#) [G2919](#) [G0245](#) [G3610](#) [G3588](#) [G2398](#) [G2962](#) [G4739](#)

ἢ πίπτει. σταθήσεται δέ; δυνατεῖ γὰρ ὁ Κύριος στήσai αὐτόν.  
वा खस्छ खडा-राखिनेछ तर समर्थ-हुनुहुन्छ किनभने त्यो प्रभु खडा-गर्न उसलाई

[G2228](#) [G4098](#) [G2476](#) [G1161](#) [G1414](#) [G1063](#) [G3588](#) [G2962](#) [G2476](#) [G0846](#)

तिमीले अरूको सेवकलाई जाँचन सक्तैनौं। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निर्णय गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।

- 5 ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ' ἡμέραν; ὃς δὲ κρίνει παῖσαν  
कोहीले एकातिर किनभने मान्दछ दिन भन्दा दिन कोहीले तर मान्दछ हरेक  
[G3739](#) [G3303](#) [G1063](#) [G2919](#) [G2250](#) [G3844](#) [G2250](#) [G3739](#) [G1161](#) [G2919](#) [G3956](#)

ἡμέραν. ἕκαστος ἐν τῷ ἰδίῳ νοῷ, πληροφορεῖσθω.  
दिन हरेक मा आफ्नै आफ्नै मनमा दृढ-होस्

[G2250](#) [G1538](#) [G1722](#) [G3588](#) [G2398](#) [G3563](#) [G4135](#)

कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।

6	ὁ	φρονῶν	τὴν	ἡμέραν,	Κυρίῳ	φρονεῖ;	<καὶ	ὁ	μὴ	φρονῶν	τὴν
	जो	मान्दछ	त्यो	दिनलाई	प्रभुको-निम्ति	मान्दछ	र	जो	नहिँ	मान्दछ	त्यो
	<a href="#">G3588</a>	<a href="#">G5426</a>	<a href="#">G3588</a>	<a href="#">G2250</a>	<a href="#">G2962</a>	<a href="#">G5426</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G3361</a>	<a href="#">G5426</a>	<a href="#">G3588</a>
	ἡμέραν	κυρίῳ	οὐ	φρονεῖ>	ὁ	ἐσθίων,	Κυρίῳ	ἐσθίει,	εὐχαριστεῖ	γὰρ	
	दिनलाई	प्रभुको-निम्ति	नहिँ	मान्दछ	जो	खान्छ	प्रभुको-निम्ति	खान्छ	धन्यवाद-दिन्छ	किनभने	
	<a href="#">G2250</a>	<a href="#">G2962</a>	<a href="#">G3756</a>	<a href="#">G5426</a>	<a href="#">G3588</a>	<a href="#">G2068</a>	<a href="#">G2962</a>	<a href="#">G2068</a>	<a href="#">G2168</a>	<a href="#">G1063</a>	
	τῷ	Θεῷ;	καὶ	ὁ	μὴ	ἐσθίων,	Κυρίῳ	οὐκ	ἐσθίει,	καὶ	εὐχαριστεῖ
	त्यो	परमेश्वरलाई	र	जो	नहिँ	खाने	प्रभुको-निम्ति	होइन	खान्छ	र	धन्यवाद-दिन्छ
	<a href="#">G3588</a>	<a href="#">G2316</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G3361</a>	<a href="#">G2068</a>	<a href="#">G2962</a>	<a href="#">G3756</a>	<a href="#">G2068</a>	<a href="#">G2532</a>	<a href="#">G2168</a>
	τῷ	Θεῷ.									
	त्यो	परमेश्वरलाई									
	<a href="#">G3588</a>	<a href="#">G2316</a>									

जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिँदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुको लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिँदछ।

7	Οὐδεὶς	γὰρ	ἡμῶν	ἑαυτῷ	ζῆ,	καὶ	οὐδεὶς	ἑαυτῷ	ἀποθνήσκει.
	कोही	किनभने	हाम्रोमध्ये	आफैको-निम्ति	बाँच्दैन	र	कोही	आफैको-निम्ति	मर्दैन
	<a href="#">G3762</a>	<a href="#">G1063</a>	<a href="#">G1473</a>	<a href="#">G1438</a>	<a href="#">G2198</a>	<a href="#">G2532</a>	<a href="#">G3762</a>	<a href="#">G1438</a>	<a href="#">G0599</a>

हो, हामी सबैजना प्रभुको लागि बाँच्छौं। हामी आफ्नै निम्ति बाँच्दैनौं अथवा आफ्नै निम्ति मर्दैनौं पनि ।

8	ἐάν	τε	γὰρ	ζῶμεν,	τῷ	Κυρίῳ	ζῶμεν;	ἐάν	τε	ἀποθνήσκωμεν,	τῷ
	यदि	अर्थात्	किनभने	बाँच्छौं	त्यो	प्रभुको-निम्ति	बाँच्छौं	यदि	अर्थात्	मर्छौं	त्यो
	<a href="#">G1437</a>	<a href="#">G5037</a>	<a href="#">G1063</a>	<a href="#">G2198</a>	<a href="#">G3588</a>	<a href="#">G2962</a>	<a href="#">G2198</a>	<a href="#">G1437</a>	<a href="#">G5037</a>	<a href="#">G0599</a>	<a href="#">G3588</a>
	Κυρίῳ	ἀποθνήσκομεν.	ἐάν	τε	οὖν	ζῶμεν,	ἐάν	τε	ἀποθνήσκωμεν,	τοῦ	
	प्रभुको-निम्ति	मर्छौं	यदि	अर्थात्	अब	बाँच्छौं	यदि	अर्थात्	मर्छौं	को	
	<a href="#">G2962</a>	<a href="#">G0599</a>	<a href="#">G1437</a>	<a href="#">G5037</a>	<a href="#">G3767</a>	<a href="#">G2198</a>	<a href="#">G1437</a>	<a href="#">G5037</a>	<a href="#">G0599</a>	<a href="#">G3588</a>	
	Κυρίου	ἐσμέν.									
	प्रभुका	हौं									
	<a href="#">G2962</a>	<a href="#">G1510</a>									

यदि हामी बाँच्छौं भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौं हामी प्रभुको हौं।

9	εἰς	τοῦτο	γὰρ,	Χριστὸς	ἀπέθανεν	καὶ	ἔζησεν,	ἵνα	καὶ	νεκρῶν
	को-निम्ति	यो	किनभने	ख्रीष्ट	मर्नुभयो	र	जीवित-हुनुभयो	ताकि	पनि	मरेकाहरूको
	<a href="#">G1519</a>	<a href="#">G3778</a>	<a href="#">G1063</a>	<a href="#">G5547</a>	<a href="#">G0599</a>	<a href="#">G2532</a>	<a href="#">G2198</a>	<a href="#">G2443</a>	<a href="#">G2532</a>	<a href="#">G3498</a>
	καὶ	ζώντων	κυριεύσῃ.							
	र	जीवितहरूको	प्रभु-होस्							
	<a href="#">G2532</a>	<a href="#">G2198</a>	<a href="#">G2961</a>							

यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँचु भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।

10	Σὺ	δὲ,	τί	κρίνεις	τὸν	ἀδελφόν	σου,	ἢ	καὶ	σὺ	τί	ἐξουθενεῖς
	तिमी	तर	किन	न्याय-गर्छौं	त्यो	दाजुभाइलाई	तिम्रो	वा	पनि	तिमी	किन	तुच्छ-मान्दछौ
	<a href="#">G4771</a>	<a href="#">G1161</a>	<a href="#">G5101</a>	<a href="#">G2919</a>	<a href="#">G3588</a>	<a href="#">G0080</a>	<a href="#">G4771</a>	<a href="#">G2228</a>	<a href="#">G2532</a>	<a href="#">G4771</a>	<a href="#">G5101</a>	<a href="#">G1848</a>
	τὸν	ἀδελφόν	σου?	πάντες	γὰρ	παραστησόμεθα	τῷ	βήματι	τοῦ	Θεοῦ.		
	त्यो	दाजुभाइलाई	तिम्रो	सबै	किनभने	खडा-हुनेछौं	त्यो	न्याय-आसनसामु	को	परमेश्वरको		
	<a href="#">G3588</a>	<a href="#">G0080</a>	<a href="#">G4771</a>	<a href="#">G3956</a>	<a href="#">G1063</a>	<a href="#">G3936</a>	<a href="#">G3588</a>	<a href="#">G0968</a>	<a href="#">G3588</a>	<a href="#">G2316</a>		

तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यू-भाइ भन्दा ठूला किन ठान्छौ? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँचु हुन्छ।

11 γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,  
लेखिएको-छ किनभने जीवित-छु म भन्नुहुन्छ प्रभुले कि मसामु झुक्नेछ हरेक घुँडा  
[G1125](#) [G1063](#) [G2198](#) [G1473](#) [G3004](#) [G2962](#) [G3754](#) [G1473](#) [G2578](#) [G3956](#) [G1119](#)

καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ.  
र हरेक जिब्रोले स्वीकार-गर्नेछ त्यो परमेश्वरलाई  
[G2532](#) [G3956](#) [G1100](#) [G1843](#) [G3588](#) [G2316](#)

हो, धर्मशास्त्रमा लेखिएको छ: “प्रत्येक मानिस मेरो सामु झुक्नेछ, अनि प्रत्येकले परमेश्वरलाई मान्नेछ। निःसन्देह म बाँचे जस्तै, यी कुराहरू हुनेछन्, परमप्रभु भन्नु हुन्छ।” यशैया 45:23

12 ἄρα οὖν, ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ, λόγον δώσει τῷ Θεῷ.  
यसकारण अब हरेकले हाम्रोमध्ये को-बारेमा आफैंको हिसाब दिनेछ त्यो परमेश्वरलाई  
[G0686](#) [G3767](#) [G1538](#) [G1473](#) [G4012](#) [G1438](#) [G3056](#) [G1325](#) [G3588](#) [G2316](#)

यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।

13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν; ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ  
अब-उपरान्त अब एक-अर्कालाई न्याय-नगरौं तर यो निर्णय-गर बरु त्यो न  
[G3371](#) [G3767](#) [G0240](#) [G2919](#) [G0235](#) [G3778](#) [G2919](#) [G3123](#) [G3588](#) [G3361](#)

τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον.  
राख्नु ठेस त्यो दाजुभाइप्रति वा अवरोध  
[G5087](#) [G4348](#) [G3588](#) [G0080](#) [G2228](#) [G4625](#)

यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्।

14 οἶδα καὶ πάπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ;  
जान्दछु र विश्वस्त-छु मा प्रभु येशूमा कि केहि-पनि अशुद्ध आफैंमा होइन  
[G1492](#) [G2532](#) [G3982](#) [G1722](#) [G2962](#) [G2424](#) [G3754](#) [G3762](#) [G2839](#) [G1223](#) [G1438](#)

εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.  
यदि नहतो जो ठान्छ केहि अशुद्ध हुन त्यसको-निम्ति अशुद्ध  
[G1487](#) [G3361](#) [G3588](#) [G3049](#) [G5100](#) [G2839](#) [G1510](#) [G1565](#) [G2839](#)

म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

15 εἰ γὰρ διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην  
यदि किनभने कारणले खानाको त्यो दाजुभाइ तिम्रो दुखी-छ अब-होइन अनुसार प्रेमको  
[G1487](#) [G1063](#) [G1223](#) [G1033](#) [G3588](#) [G0080](#) [G4771](#) [G3076](#) [G3765](#) [G2596](#) [G0026](#)

περιπατεῖς. μὴ τῷ βρώματι σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς  
हिँड्दछौ न द्वारा खानाको तिम्रो त्यो-व्यक्तिलाई नाश-नगराउ को-निम्ति जसको ख्रीष्ट  
[G4043](#) [G3361](#) [G3588](#) [G1033](#) [G4771](#) [G1565](#) [G0622](#) [G5228](#) [G3739](#) [G5547](#)

ἀπέθανεν.

मर्नुभयो

[G0599](#)

केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।

16 μὴ βλασφημείσθω, οὖν, ὑμῶν τὸ ἀγαθόν.  
न निन्दा-होस् अब तिमीहरूको त्यो भलो  
[G3361](#) [G0987](#) [G3767](#) [G4771](#) [G3588](#) [G0018](#)

आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ।

17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις; ἀλλὰ  
होइन किनभने हो त्यो राज्य को परमेश्वरको खानेको र पिउनेको तर  
[G3756](#) [G1063](#) [G1510](#) [G3588](#) [G0932](#) [G3588](#) [G2316](#) [G1035](#) [G2532](#) [G4213](#) [G0235](#)

δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ.  
धार्मिकता र शान्ति र आनन्द मा आत्मा पवित्रमा  
[G1343](#) [G2532](#) [G1515](#) [G2532](#) [G5479](#) [G1722](#) [G4151](#) [G0040](#)

| परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कुरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।

18 ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ, καὶ  
जो किनभने मा यसमा सेवा-गर्छ त्यो ख्रीष्टलाई मनपर्ने त्यो परमेश्वरलाई र  
[G3588](#) [G1063](#) [G1722](#) [G3778](#) [G1398](#) [G3588](#) [G5547](#) [G2101](#) [G3588](#) [G2316](#) [G2532](#)

δόκιμος τοῖς ἀνθρώποις.  
प्रमाणित ती मानिसहरूलाई  
[G1384](#) [G3588](#) [G0444](#)

| कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।

19 ἄρα οὖν, τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς  
यसकारण अब ती को शान्तिका खोजौं र ती को उत्थानका को  
[G0686](#) [G3767](#) [G3588](#) [G3588](#) [G1515](#) [G1377](#) [G2532](#) [G3588](#) [G3588](#) [G3619](#) [G3588](#)

εἰς ἀλλήλους.  
को-निम्ति एक-अर्काको  
[G1519](#) [G0240](#)

| यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

20 μὴ ἔνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. πάντα μὲν καθαρὰ,  
न कारणले खानाको नष्ट-गराउ त्यो काम को परमेश्वरको सबै एकातिर शुद्ध  
[G3361](#) [G1752](#) [G1033](#) [G2647](#) [G3588](#) [G2041](#) [G3588](#) [G2316](#) [G3956](#) [G3303](#) [G2513](#)

ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ, τῷ διὰ προσκόμματος ἐσθίουτι.  
तर खराब त्यो मानिसलाई जो द्वारा ठेससहित खान्छ  
[G0235](#) [G2556](#) [G3588](#) [G0444](#) [G3588](#) [G1223](#) [G4348](#) [G2068](#)

| भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

21 καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ  
राम्रो त्यो न खानु मासु न-त पिउनु दाखरस न-त मा जसमा त्यो  
[G2570](#) [G3588](#) [G3361](#) [G5315](#) [G2907](#) [G3366](#) [G4095](#) [G3631](#) [G3366](#) [G1722](#) [G3739](#) [G3588](#)

ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ.  
दाजुभाइ तिम्रो ठोक्किन्छ वा अवरोध-हुन्छ वा कमजोर-हुन्छ  
[G0080](#) [G4771](#) [G4350](#) [G2228](#) [G4624](#) [G2228](#) [G0770](#)

| मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।

22 σὺ πίστιν ἦν ἔχεις, κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. μακάριος  
तिमीको विश्वास जो छ अनुसार आफैँसामु राख सामु को परमेश्वरको धन्य  
[G4771](#) [G4102](#) [G3739](#) [G2192](#) [G2596](#) [G4572](#) [G2192](#) [G1799](#) [G3588](#) [G2316](#) [G3107](#)

ὁ μὴ κρίνων ἐαυτὸν ἐν ᾧ δοκιμάζει.  
जो नहिँ न्याय-गर्छ आफैँलाई मा जसमा परीक्षा-गर्छ  
[G3588](#) [G3361](#) [G2919](#) [G1438](#) [G1722](#) [G3739](#) [G1381](#)

| यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।

23 ὁ δὲ διακρινόμενος, ἐὰν φάγη, κατακρίεται, ὅτι οὐκ ἐκ πίστεως;  
जो तर शङ्का-गर्ह यदि खान्छ दोषी-ठहरिन्छ किनभने होइन बाट विश्वासबाट  
[G3588](#) [G1161](#) [G1252](#) [G1437](#) [G5315](#) [G2632](#) [G3754](#) [G3756](#) [G1537](#) [G4102](#)

πάν δὲ ὁ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.  
हरेक तर जो होइन बाट विश्वासबाट पाप हो  
[G3956](#) [G1161](#) [G3739](#) [G3756](#) [G1537](#) [G4102](#) [G0266](#) [G1510](#)

| तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किन? किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।